

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग
नयाँ बानेश्वर, काठमाडौं
सहकारी संघहरूलाई कार्यक्रम सञ्चालन प्रस्ताव पेश गर्ने बारेको विस्तृत सूचना
प्रकाशित मिति २०७७/०७/०३

निर्देशन समितिको मिति २०७७ साल श्रावण २८ गतेको निर्णय अनुसार यस विभागको आ.व. २०७७।०७८ को स्वीकृत कार्यक्रम सञ्चालनका लागि कार्यक्रम अनुदान प्राप्त गर्न चाहने राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सहकारी सङ्घ तथा जिल्ला तहका सहकारी संघहरूले सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३ को अधीनमा रही यो सूचना प्रकाशन भएको मितिले ३५ (पैतीस) दिनभित्र विभागमा आइपुग्ने गरी प्रयोजन र लागत अनुमान खुलाई कार्यक्रम प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।

(क) कार्यक्रम अनुदानको प्रयोजन

कार्यक्रम सञ्चालन प्रस्ताव पेश गर्दा देहायका प्रयोजनमा हुनपर्नेछ :

१. सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (CopoMIS) मा सदस्य सङ्घसंस्थाका तथ्याङ्क प्रविष्टि एवं अध्यावधीकरण गर्न गराउन सहयोगी हुने प्रस्तावहरू;
२. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत सदस्य सङ्घसंस्थाहरूले पालना गर्नुपर्ने व्यवस्थाहरूको पालना प्रभावकारिता सुनिश्चित गर्ने तथा संस्थागत जोखिम विश्लेषणका प्रस्तावहरू;
३. सदस्य सङ्घसंस्थामाझ सहकारी सिद्धान्त, मूल्य, मान्यताहरूको प्रचलनलाई बढवा दिन सिद्धान्त परीक्षण (Principle Audit) प्रदेश तथा स्थानीय तहसँगको सम्बन्धन स्थापित गराउने गरी स्थानीयकरण कार्ययोजना र सदस्य केन्द्रीयता मापनका प्रस्तावहरू;
४. सदस्य सङ्घसंस्थाहरूको व्यवसाय प्रवर्धनका लागि आयोजना तर्जुमा, प्रशिक्षण, पाठ्यक्रम स्तरीकरण, स्रोत सामग्री विकासजस्ता प्रस्तावहरू;
५. सदस्य सङ्घसंस्थामाझ सदस्य सहभागितालाई प्रोत्साहित गरी सदस्यको लोकतान्त्रिक नियन्त्रण एवं सुशासन कायम गर्ने प्रस्तावहरू र
६. विनियम बमोजिम सङ्घले सम्पादन गर्नुपर्ने कार्यमध्ये पहिल्याइएका प्राथमिकताअनुसार क्षमता विकास तथा संस्थागत सुदृढीकरण प्रस्तावहरू।

(ख) प्रस्ताव तथा कागजातको विवरण

देहायबमोजिम प्रस्ताव तथा कागजात पेश गर्नुपर्नेछ :

१. आर्थिक कार्यविधि नियमावली, २०६४ को अनुसूची १ को ढाँचामा प्रस्तावित वार्षिक कार्यक्रम तर्जुमा गरी सोको औचित्य पुष्टि हुने देहायका विवरणसहितको विस्तृत प्रस्ताव
 - क) सदस्यहरूको व्यवसाय प्रवर्धनमा पर्ने प्रभाव,
 - ख) सहकारी सुशासनमा आउने सुधार,
 - ग) कार्यक्रमको लागत प्रभावकारिता,
 - घ) कार्यक्रम सञ्चालनमा लागत साझेदारी,
 - ङ) अधिल्लो पटक प्राप्त गरेको अनुदानको प्रभावकारिता,
 - च) कार्यक्रमको दिगोपन,
 - छ) साङ्गठनिक सक्षमताको अवस्था र
 - ज) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धन;

2. संघ दर्ता प्रमाणपत्रको प्रतिलिपि;
3. स्वीकृत विनियमको प्रतिलिपि;
4. पछिल्लो आ.व.को साधारणसभाको उपस्थिति र निर्णय, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, स्वीकृत वार्षिक लेखापरीक्षण प्रतिवेदन एवं लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन;
5. हालको सञ्चालक तथा लेखा सुपरिवेक्षणसमितिको निर्वाचन भएको वार्षिक साधारण सभाको उपस्थिति र निर्णय;
6. पछिल्लो वर्षको कर चुक्ताको प्रमाणपत्र;
7. आ व २०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन
8. कार्यक्रम सञ्चालनको लागत अनुमान र
9. आर्थिक वर्ष २०७६।७७ मा यस विभागबाट अनुदान प्राप्त गरिसकेका संघहरूको हकमा प्राप्त अनुदानको उपलब्धिसमेत देखिने गरी तयार गरिएको वार्षिक प्रतिवेदन ।

(ग) प्रस्ताव मूल्याङ्कनका प्राथमिकताहरू

प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा अन्य कुराका अतिरिक्त देहायबमोजिम प्राथमिकता दिइनेछ :

1. व्यवसाय प्रवर्धनमा पर्ने प्रभाव (सदस्यहरूको सङ्ख्या),
2. कार्यक्रम सञ्चालनमा लागत साझेदारीको अनुपात कम्तिमा ४० प्रतिशत,
3. अधिल्लो पटक प्राप्त गरेको अनुदानको प्रभावकारिता (लाभान्वित सदस्यहरूको सङ्ख्या),
4. कार्यक्रमको दीगोपन (निरन्तरताको प्रतिबद्धता),
5. साङ्गठनिक सक्षमताको अवस्था (भौतिक सुविधा, उपकरण, जनशक्तिको व्यवस्था)
6. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धनको अवस्था,
7. सहकारी सुशासन प्रवर्धनका लागि पुग्ने योगदान (प्रस्तावित कार्यहरू) र
8. कार्यक्रमको लागत प्रभावकारिता (प्रतिएकाइ लागत) ।

(घ) देहायको अवस्थामा सहकारी संघले कार्यक्रम सञ्चालन अनुदान प्राप्त गर्न नसके ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ :

1. ऐनले तोकेको समयभित्रै वार्षिक साधारण सभा सम्पन्न नगरेको;
2. सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नियमित रूपमा निर्वाचन नगरेको;
3. नियमित रूपमा वार्षिक लेखापरीक्षण नगराएको;
4. लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश नभएको;
5. यसअघि प्राप्त गरेको अनुदानको सदुपयोग नगरेको;
6. कार्यक्षेत्रभन्दा बाहिर गई कारोबार सञ्चालन गरेको;
7. कर चुक्ता प्रमाणपत्र नभएको;
8. संस्था दर्ता भएको कम्तिमा दुई वर्ष पुरा नभएको;
9. उल्लेख भए बमोजिमको लागत साझेदारी नभएको ।

(ङ) प्रस्तावसाथ सम्बन्धित सहकारी सङ्घले आफ्नो तर्फबाट बेहोर्ने आन्तरिक स्रोत तथा बाह्य लगानीको स्पष्ट आधार पेश गर्नुपर्नेछ ।

(च) नेपाल सरकारको सम्बन्धित निकाय वा अन्य निकायहरूबाट प्रस्तावित कार्यक्रम सञ्चालनका लागि प्राप्त भएको वा हुने आर्थिक, प्राविधिक वा भौतिक सहयोग वा उपयुक्तताको सिफारिस भए सोको विवरणका साथै तत्सम्बन्धी कागजात दरखास्तसाथ संलग्न गर्नुपर्नेछ ।